


सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५(३) र नियमावलीको नियम
३ बमोजिम सार्वजनिक गरिएको स्वतः प्रकाशन (Pro-Active Disclosure)
२०८० कार्तिक ०१ गते देखि २०८० पौष मसान्तसम्म



नेपाल सरकार
अधिकारीय
आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व कार्यालय कृष्णनगर

करदाता सेवा कार्यालय
तैलिहवा, कपिलवस्तु



आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व कार्यालय, कृष्णनगर
करदाता सेवा कार्यालय, तैलिहवा



१. करदाता सेवा कार्यालय, तौलिहवाको स्वरूप र प्रकृति:
 - क. कर प्रशासनलाई सरल, जनकेन्द्रित, जनसमर्पित बनाइ सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने तथा कर सहभागिता लागतलाई न्यून गर्ने उद्देश्यका साथ साविकमा यस कपिलवस्तु जिल्लामा एक मात्र आन्तरिक राजस्व कार्यालय रहेकोमा २०७७ साल श्रावण १ गते जिल्लाको सदरमुकाम तौलिहवामा करदाता सेवा कार्यालयको स्थापना भएको हो ।
 - ख. यस कार्यालयको मुख्य कार्यजिम्मेवारी आफ्नो कार्यक्षेत्रभित्रका करदाताहरूको पहिचान गरी स्थायी लेखा नम्बर जारी गरी कराधार विस्तार गर्ने, करदाता शिक्षा कार्यक्रमका माध्यमद्वारा कर सचेतना अभिवृद्धि गर्ने, स्वयम् कर निर्धारण प्रणालीलाई उत्प्रेरित गर्ने, कर विवरण पेश नगर्ने करदाताहरूको पहिचान गरी कर विवरण संकलन गर्ने, कर चुक्ता प्रमाणपत्र जारी गर्ने, करदाताले दाखिला गरेको कर र कर प्रशासनले कररोपण गरी सिर्जना गरेको कर संकलन गर्ने र बक्यौता रकम असुली गरी सोको अभिलेख अद्यावधिक गर्ने तथा करदाताहरूलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्नु हो । यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत कपिलवस्तु जिल्लाका वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका गरी जम्मा ६ स्थानिय तह पर्दछन् ।
२. कार्यालयको काम, कर्तव्य र अधिकार:
 - करको दायरा विस्तार गर्ने: कानून बमोजिम कर प्रयोजनको लागि दर्ता हुनुपर्ने कर्तव्य भएका व्यक्ति, फर्म वा निकाय दर्ता नभई कारोबार गरेको भए सोको पहिचान गरी दर्ता गराउने ।

~~कार्यालय प्रमुख~~
२



- Personal PAN, Business PAN, Withholder-PAN वितरण गर्ने तथा साविकमा आयकरमा दर्ता भएका करदातालाई कारोबारको सीमा एकिन गरी मूल्य अभिवृद्धि करमा स्तरोन्नति गर्ने ।
- अन्तःशुल्क इजाजतपत्र जारी तथा नविकरण गर्ने ।
- कर सहभागिता बढाउने उद्देश्यले करदाताको आय विवरण तथा मूल्य अभिवृद्धि कर विवरण प्राप्त गर्ने, आय विवरण तथा मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने (Non Filer) करदाताहरूसँग सम्पर्क गरी कर विवरण पेश गर्न लगाउने ।
- अग्रिम कर कट्टी (TDS) विवरण प्राप्त गर्ने तथा विवरण पेश नगर्ने करदाताहरूको पहिचान गरी विवरण पेश गर्न लगाउने ।
- करदाताले पेश गरेको आय विवरण तथा वित्तिय विवरणको द्रुत लेखाजोखा गरी अन्यथा भएको पाईएमा कर, शुल्क तथा व्याज माग गर्ने ।
- करदाताको अभिलेख अद्यावधिक गर्ने साथै करदाताको विवरण (Profile) तयार गर्ने तथा बायोमेट्रिक गर्ने ।
- करदाताको अभिलेख व्यवस्थित तरिकाले राख्ने प्रयोजनका लागि फाइलिङ व्यवस्थापनको कार्य गर्ने ।
- बजार अनुगमन तथा मुल्यांकन: करदाताको कारोबारस्थलमा गई विल/विजक जारी गरी कारोबार गरे/नगरेको, कारोबारको लेखा अद्यावधिक गरे/नगरेको तथा आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐनको परिपालना गरी कारोबार गरे/नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी कर कानून पालना गर्न अभिप्रेरित गर्ने तथा नगरेको पाईएमा सोहि बखत उल्लेखित ऐन/नियम बमोजिम जरीवाना समेत गर्ने ।
- करदाताले विद्युतिय माध्यमबाट विजक जारी गर्ने प्रयोजनका लागि इजाजत माग गरेमा सो प्रदान गर्ने ।
- कर चुक्ता प्रमाणपत्र जारी गर्ने ।
- स्थायी लेखा नं.को दर्ता खरेजी वा स्थगन गर्ने ।
- करदाताको कारोबारस्थलको ठाउँसारी, नामसारी लगायत सूरु दर्ता निकायबाट भएको संसोधनलाई अद्यावधिक गर्ने ।

- करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने: कर कानून वमोजिम करदाताले पुरा गर्नुपर्ने कानूनी प्रक्रियाहरु पूरा गर्न सक्षम बनाउने, करदाताको कर सहभागिता लागत घटाउने, करदातालाई दण्ड, जरीवाना बाट बच्न सचेत गराउने र स्वेच्छिक कर सहभागिता बढाउने उद्देश्यले औपचारिक रूपमा सामूहिक तालिम, अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
- राजस्व संकलन गर्ने: आन्तरिक राजस्व विभागले वार्षिक रूपमा प्रदान गरेको आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क संकलन गर्ने लक्ष्य हासिल गर्ने ।
- कर वक्यौता असुली र अनुगमन: करदाताले तिर्नुपर्ने भनि कार्यालयको अभिलेखमा रहेको रकम असुल गर्ने तथा असुल हुन नसके करदाताको कारोबारस्थलमा संकलन भ्रमण गरी वक्यौता दाखिला गर्न लगाउने ।
- लामो समयसम्म कर वक्यौता राख्ने करदातालाई अन्तिम तहसम्मको कानूनी कारवाही गरी वक्यौता असुलिका लागि आन्तरिक राजस्व कार्यालय, कृष्णनगरमा लेखि पठाउने ।
- करदाताले कर रकम दाखिला गर्दा गलत भएमा भौचर संशोधन गरी सच्चाउने ।

३. कार्यालयमा रहेको कर्मचारी संख्या र कार्य विवरण:

क्र.सं	पद	श्रेणी	सेवा	समूह	दरवन्दी	पद पूर्ति	रिक्त	कैफियत
१.	कर अधिकृत	रा.प तृतीय	प्रशासन	राजस्व	१	१	०	
२.	नायब सुब्बा	रा.प अन प्रथम	प्रशासन	राजस्व	२	१	१	
३.	कम्प्यूटर अपरेटर	रा.प अन प्रथम	विविध		१	१	०	
७	ह.स.चा	श्रेणी विहिन	-		१	०	१	
८	का.स	श्रेणी विहिन	प्रशासन	सा.प्र	१	१	०	करारमा कार्यरत
जम्मा					६	४	२	

४. कार्यालयबाट प्रदान गरिने सेवा:

- Personal e-PAN, Business PAN, Withholder-PAN जारी गरिने ।
- मूल्य अभिवृद्धि करमा दर्ता र अन्तःशुल्क इजाजतपत्र जारी तथा नविकरण गरिने ।
- करदाताको बायोमेट्रिक गरिने ।

४

- कार्यालय प्रस्तुति
- करदाताले विद्युतिय माध्यमबाट विजक जारी गर्ने प्रयोजनका लागि अनुमति माग गरेमा सो प्रदान गरिने ।
 - कर चुक्ता प्रमाणपत्र जारी गरिने ।
 - स्थायी लेखा नं.को दर्ता खारेजी वा स्थगन गरिने ।
 - करदाताको कारोबारस्थलको ठाउँसारी, नामसारी, कारोबार थप लगायत सूरु दर्ता निकायबाट भएको संसोधनलाई अद्यावधिक गरिने ।
 - करदाताले कर रकम दाखिला गर्दा गलत भएमा भौचर संशोधन गरिने ।

५. शाखा र जिम्मेवार अधिकारी:

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नं.
१.	सेवा शाखा, संकलन शाखा एउटै काउण्टरबाट संचालन गरिएको	नारायण प्रसाद बन्जाडे हरि बहादुर खड्का	९८५७०५४९४४ ९८५७०५२९४२
२.	कर्मचारी प्रशासन शाखा	हरि बहादुर खड्का	९८५७०५२९४२
३.	आर्थिक प्रशासन शाखा	साम्दे शेर्पा	९८५७०५१७०२
४.	सोधपुछ शाखा	पूर्णवासी थारु	९८६३०६४८४४

६. सेवा प्रदान गर्ने लाग्ने दस्तुर र अवधि:

सेवाग्राहीले प्राप्त गर्ने सेवाको सन्दर्भमा लाग्ने समय, लागत र जिम्मेवार अधिकृत तोकिएको तपशीलमा उल्लेख गरिएको नागरिक वडापत्र बमोजिम

सि.नं.	सेवाको प्रकार	आवश्यक कागजात तथा प्रक्रिया	शुल्क तथा	लाग्ने समय	शाखा/कोठा काउण्टर	जिम्मेवार कर्मचारी	गुनासो सुनुवाई गर्ने व्यक्ति
१	कर प्रयोजनको लागि व्यवसाय दर्ता गर्ने व्यक्तिगत स्थायी	व्यक्तिगत स्थायी लेखा नम्वर (PPAN) लिनको लागि <ul style="list-style-type: none"> • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो 	शुल्क नलाग्ने	३० मिनेट	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु., डा.ई.सु	कार्यालय प्रमुख/ कर अधिकृत

५
कार्यालय प्रस्तुति

	<p>लेखा नम्बर (PPAN), Withholder PAN (WPAN), स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर(VAT)मा दर्ताको लागि</p>	<p>१ प्रति</p> <ul style="list-style-type: none"> नागरिकताको प्रतिलिपि गैर नेपाली नागरिकको लागि आधिकारिक प्रमाण र परिचयपत्रको प्रतिलिपि । रोजगारदाताले रोजगारी प्रमाणित गरेको पत्र व्यक्तिगत (प्रोप्राइटरसीप) फर्मको लागि व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि नागरिकता प्रमाणपत्रको प्रतिलिपि हालसालै खिचिएको पासपोर्ट साइजको फोटो <p>२ प्रति</p> <ul style="list-style-type: none"> आफ्नै घरमा कारोबार गर्ने भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि बहाल/भाडामा भए घर/जग्गा भाडाको सम्झौतापत्रको प्रतिलिपि गैर नेपाली नागरिकको लागि आधिकारिक प्रमाण र परिचयपत्रको प्रतिलिपि यस अधि PPAN लिईसकेको भएमा सो कार्ड पेश गर्ने वा नम्बर उल्लेख गर्नु पर्ने मुख्य चोकबाट कारोबारस्थल सम्मको नक्सा (हातले बनाएको भए पनि हुने)। निकायको लागि प्रवन्ध पत्र एवं 				तथा का.स.
--	--	--	--	--	--	--------------

	<p>नियमावली वा साझेदारी समझौतापत्र वा विधानको प्रतिलिपि</p> <ul style="list-style-type: none"> • कम्पनीको सञ्चालक वा साझेदारहरु वा संस्थाको कार्यसमितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपिहरु • PAN दर्ता गर्ने तथा फोटो टौस गरी प्रमाणपत्र लिने व्यक्तिको अधिकारपत्र र माइन्युट लगायतका कागजतका प्रतिलिपिहरु र उक्त व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति • निकाय/संस्थाको छाप र स्थायी लेखा नम्बर लिने पत्र • निकायको आफ्नै घर भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि • बहाल/भाडामा भए घर/जग्गा भाडाको समझौतापत्रको प्रतिलिपि • मुख्य चोकवाट कारोबारस्थल सम्मको नक्सा (हातले बनाएको भए पनि हुने)। संयुक्त उपक्रम (Joint Venture) को लागि • फर्महरु बीचको समझौता/प्रबन्धपत्र • सबै फर्महरुको कर चुक्ताको प्रमाणपत्र • कार्य प्रदान गर्ने 			
--	--	--	--	--



- निकायसंगको
सम्झौतापत्र वा
आसयपत्र
- साझेदारहरुको
नागरिकता प्रमाणपत्रको
प्रतिलिपि
 - ठेक्का इजाजतपत्र
(नवीकरण भएको)को
प्रतिलिपि र छाप।
- Withholder PAN**
(WPAN लिनको लागि
- अग्रिम करकट्टी गर्ने
निकायले तोकिएको
ढाँचामा निवेदन र
आधिकारीक पत्र पेश
गर्नु पर्ने ।
 - कार्यालय प्रमुखको
परिचय खुल्ने प्रमाण
।
 - अलित्यारनामा र
कार्यालयको छाप
सहित प्रतिनिधि
उपस्थित हुनु पर्ने ।
 - पुनश्च, उपरोक्त
कागजातहरु संलग्न
गरी आन्तरिक राजस्व
विभागको वेब साइट
www.ird.gov.np मा
TaxpayerPortal को
Integrated Tax System
मा गईRegistration
अन्तर्गतआफ्नो लागि
तोकिएको फाराम
स्वयम् प्रविष्टि गरी
Submission नम्बर
प्राप्तगरीउक्त दर्ता
विवरण प्रिन्ट गरी
अनलाईन निवेदन समेत
पेश गर्न सकिने छ ।



२	<p>बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्ने</p>	<ul style="list-style-type: none"> करमा दर्ता भइसकेका करदाताले सङ्कल स्थायी लेखा नम्बरको प्रमाणपत्र सहित करदाता स्वयं उपस्थित भई बायोमेट्रिक प्रणालीमा अद्यावधिक गराउने । निकायको बायोमेट्रिक प्रणाली अद्यावधिक गराउनको लागि निकायको प्रवन्धक, प्रमुख कार्यकारी अधिकृत/ मुख्य जिम्मेवार संचालक अखित्यारनामा र आफ्नो व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत व्यवसाय नभएमा PPAN) सहित स्वयम् उपस्थित भई बायोमेट्रिक प्रणालीमा अद्यावधिक गराउने । 	<p>शुल्क नलाग्ने</p>	१५ मिनेट	कोठा नं ४	डा.ई.सु	कर अधिकृत
३	<p>ब्यवसायसँग सम्बन्धित विवरण परिवर्तन गर्नको लागि (जस्तै: शाखा थप गर्न, ब्यवसायको नाम, ठेगाना, उद्देश्य परिवर्तन लगायतका कार्य)</p>	<p>परिवर्तन गरिनुपर्ने विषयसंग सम्बन्धित आवश्यकता पर्ने देहायका कागजात सहित निवेदन पेश गर्नुपर्ने</p> <ul style="list-style-type: none"> स्थायी लेखा नम्बर दत्ताको प्रमाण-पत्र सम्बन्धित निकायबाट प्रमाणित भएको संशोधन गर्नुपर्ने विषयका प्रमाणहरू तोकिएको ढाँचामा शाखाको पूर्ण विवरण बहालमा भए समझौता,आफ्नै घर भएमा जरगाधनी प्रमाण 	<p>शुल्क नलाग्ने</p>	<p>सोही दिन</p>	<p>कार्यालय को काउण्टर</p>	<p>काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु</p>	कर अधिकृत



		पुर्जाको प्रतिलिपि					
४	कर छुटको प्रमाण-पत्र लिनको लागि (आयकर ऐन, २०५८ को दफा २(घ) संग सम्बन्धित संस्थाको लागि)	<ul style="list-style-type: none"> • संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि • स्थायी लेखा नम्बर दर्ताको प्रमाण-पत्र • लेखा परीक्षण प्रतिवेदन एवं प्रमाणित वित्तीय विवरण सहितको निवेदन 	शुल्क नलाग्ने	२ घण्टा	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत
५	अन्तःशुल्क दर्ता एवं नविकरणको लागि	<ul style="list-style-type: none"> • स्थायी लेखा नम्बर दर्ताको प्रमाण-पत्र को प्रतिलिपि • रीत पुर्वक भरिएको दरखास्त फारम • नविकरणको लागि इजाजतको सङ्कल प्रति लिई आउनु पर्नेछ । • तोकिएको इजाजत/नविकरण दस्तुर दाखिला गरेको भौचरको प्रतिलिपि । • कनेक्ट आइ.पी.एस.को माध्यमबाट नविकरण दस्तुर दाखिला गरि करदाताले करदाता पोर्टल मार्फत स्वयम् नविकरण समेत गर्न सक्ने । 	अन्तःशुल्क नियमावली, २०५९ को अनुसूची २ ले तोके बमोजिमको रकम ।	१ घण्टा	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत
६	कर चुक्ता प्रमाण-पत्रको लागि	<ul style="list-style-type: none"> • सम्बन्धित आ.ब.सम्मको आय विवरण लगायत सबै विवरणहरु दाखिला भएको । • सबै प्रकारको कर बक्यौता तथा बेरुजु नरहेको र कर सम्बन्धी 	शुल्क नलाग्ने	१ घण्टा	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत



		<p>कुनै दायित्व बाँकी नरहेको ।</p> <ul style="list-style-type: none"> • आफूले अग्रिम करकट्टी गरी दाखिला गर्नुपर्ने कर तथा विवरण दाखिला भएको । • तोकिएको ढाँचामा दरखास्त फारम, आय विवरण र वित्तिय विवरणका सम्पुर्ण अनुसूचिहरू पेश गर्नुपर्नेछ । • साथै D01 विवरण भर्ने करदाताको हकमा Taxpayer Portal वाट Online मार्फत नै प्राप्त गर्न सकिने । 					
७	फायल स्थानान्तरण/ करदाताको कार्यक्षेत्र परिवर्तन गर्ने कार्य र नामसारी	<ul style="list-style-type: none"> • पूरा व्यहोरा खुलाइएको निवेदन । • गत आ.व. सम्मको आय विवरण लगायत सबै विवरणहरू दाखिला भएको र कर चुक्ता भएको । • व्यवसाय दर्ता भएको निकायबाट ठाउँसारी वा नामसारी गरेको प्रमाण- पत्रको प्रतिलिपि । • जुन व्यक्तिले नामसारी गर्ने हो निजको अतिरिक्त कारोबार नभएमा रित पुर्वक स्थायी लेखा नम्बर खारेज गराउनु पर्ने र जसको नाममा नामसारी हुने हो निजले रितपूर्वक स्थायी लेखा नम्बर लिनु पर्ने (पहिले नै व्यवसायिक स्थायी 	शुल्क नलाग्ने	१ घण्टा	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत



		लेखा नम्बर लिइ सकेको भए सोही स्थायी लेखा नम्बरमा अतिरिक्त कारोबार थप गर्नुपर्ने ।)					
८	कर विवरण, आय विवरण बुझाउने तथा कर दाखिला गर्ने	<ul style="list-style-type: none"> • शुरूमा एकपटक कार्यालयमा निवेदन पेश गरी User Name बनाई Password लिने • विवरण दाखिला करदाता स्वयंले विद्युतीयमाध्यमबाट Online प्रविष्टि गर्ने • विवरण बमोजिमको दाखिला गर्नुपर्ने कर रकम नेपाल सरकारले राजस्व संकलन गर्ने गरि तोकेको बैंकमा वा यस कार्यालयको कार्यालय परिसरमा राखिएको हिमालयन बैंकको एकस्टेन्सन काउन्टरमा दाखिला गर्न सकिने । • विद्युतीय माध्यम (e-payment) बाट समेत तोकिएको रकमसम्मको कर भुक्तानी गर्न सकिने । • डे-०१ आय विवरण बैंक भौचरमा भरेर तिनु पर्ने कर रकम सोहि भौचरबाट बैंक दाखिला गर्ने वा कनेक्ट आइ.पी.एस.को माध्यमबाट कर भुक्तानी र विवरण दाखिला हुने । • डे-०१ तथा डे-०२ 	शुल्क नलाग्ने	विद्यु तीय माध्य मबाट जुनसु कै समय तत्का लै गर्न सकि ने	करदाता स्वयंले जुनसुकै स्थानबाट समय तत्का लै गर्न सकि ने	काउन्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत,

		आय विवरणको कर चुका समेत स्वचालित रूपबाट प्राप्त हुने ।					
९	दर्ता स्थगन तथा खारेजी	<ul style="list-style-type: none"> • व्यवसाय दर्ता गरेको निकायबाट खारेजी वा लगतकहा गरेको पत्र • स्थगन वा खारेजी, माग गरेको रीतपूर्वकको निवेदन, मू.अ.कर खारेजीको लागि अनुसूची ११ समेत • कर परीक्षणको लागि माग भएका प्रमाण, विवरण तथा कागजातहरु परीक्षणका लागि उपलब्ध गराउने • आवश्यकता अनुसार कारोबारस्थलको भ्रमण, निरीक्षण गर्न सहयोग गर्ने • परीक्षण तथा अनुसन्धानमा पूर्ण सहयोग गर्ने 	शुल्क नलाग्ने	काग जात प्रमाण पेश गरेको	कार्यालय को काउण्टर आधा रमा	काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत
१०	करदाताले पेश गरेको आय विवरण र कर विवरण संशोधन	<p>आय विवरण संशोधनको हकमा</p> <ul style="list-style-type: none"> • संशोधन गर्नुपर्ने स्पष्ट कारण र आधार सहितको लिखित निवेदन । • संशोधित विवरण सहितको एकीकृत कर प्रणाली मार्फत अन लाईन Submission गरि पेश गर्नुपर्ने । • आयकर ऐन, २०५८ को दफा ९६ ले तोकेको म्याद भित्र आय विवरण पेशगरेको र आय विवरण पेश 	शुल्क नलाग्ने	काग जात प्रमाण पेश गरेको	कार्यालय को काउण्टर आधा रमा	काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत

		<p>गरेको ३० दिन भित्र संशोधनको लागि निवेदन पेश गरेमा मात्र संशोधन गर्न सकिने । कर विवरण संशोधनको हकमा:-</p> <ul style="list-style-type: none"> • संशोधन गर्नु पर्ने स्पष्ट कारण र आधार सहितको लिखित निवेदन र प्रमाण । • विवरण संशोधन गर्नु पर्ने कर अधिको खरीद विक्री विल र खरीद विक्री खाता । 					
१२	आय विवरण पेशा गर्ने म्याद थप	<ul style="list-style-type: none"> • आयकर ऐन, २०५८ को दफा ९६ ले तोकेको म्याद भित्र आय विवरण पेशा गर्न नसक्ने करदाताले कारण सहित करदाता पोर्टल मार्फत असोज मसान्त भित्र म्याद थपको लागि अनलाईन निवेदन पेश गर्नु पर्ने । 	शुल्क नलाग्ने	स्वयं करदाता	स्वयं करदाता	-	कर अधिकृत
१३	युजर आइडी र पासवर्ड लिने / परिवर्तन गर्ने	<ul style="list-style-type: none"> • तोकिएको ढाँचामा निवेदन • आधिकारिक व्यक्ति उपस्थित हुनु पर्ने • दर्ताको बखत मोबाइल नम्बर र ईमेल ठेगान अपडेट गराएको र करदाता पोर्टल मार्फत KYT अपडेट गराएको करदाताले करदाता पोर्टल बाट आफैले पासवर्ड परिवर्तन गर्न सक्ने । 	शुल्क नलाग्ने	तत्काल	कार्यालय को काउण्टर	काउण्टरमा वस्ने ना. सु./ डा.ई.सु	कर अधिकृत
१४	कर/मु.अ.कर	<ul style="list-style-type: none"> • मु.अ.कर समायोजन 	शुल्क	काग	कार्यालय	काउण्टरमा	कर

	<p>समायोजन पत्र</p> <ul style="list-style-type: none"> पाउँ भनि निवेदन (रु.१० को टिकट टाँसी) • सम्बन्धित निकायले दिएको भुक्तानीको प्रमाणपत्र • उक्त भुक्तानीमा टि.डि.एस. दाखिला गरेको भए सो को प्रमाण • सम्बन्धित आ.व. को विक्रि बिल र विक्रि खाता । • दाखिला गर्नु पर्ने सम्पुर्ण कर र विवरण दाखिला गरिसकेको हुनु पर्ने । 	<p>नलाग्ने</p>	<p>जात प्रमाण पेश गरेको आधा रमा</p>	<p>को काउण्टर</p>	<p>वस्ने ना. सु./ डा.ई.सु</p>	<p>अधिकृत</p>
--	---	----------------	---	-----------------------	---------------------------------------	---------------

द्रष्टव्यः

- आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा रहेको करदाता पोर्टल (Taxpayer Portal) मा गई Online मार्फत दरखास्त पेश गर्ने, विभिन्न विवरणहरु दाखिला गर्ने तथा कर भुक्तानी गर्न सकिने व्यवस्था समेत रहेको छ ।
- भुक्तानी गर्नुपर्ने कर राजस्व रकम विद्युतीय माध्यमबाट वा बैंक दाखिला गर्ने प्रवन्ध रहेको छ ।
- त्यसरी दाखिला हुने कर राजस्व बाहेक कार्यालयमा पेश गर्ने निवेदन, विवरण तथा फारामहरु एवं कम्प्यूटर प्रयोग लगायत सबै प्रकारको सेवा वापत कुनै शुल्क, दस्तुर बुझाउनु पर्ने छैन ।
- सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो वा सुझाव भएमा कार्यालय प्रमुख समक्ष राख्नुहुन अनुरोध छ । साथै कार्यालयमा रहेको सुझाव पेटिकामा वा टेलिफोन वा इमेलमा समेत गुनासो तथा सुझाव अपेक्षित छ ।
- थप जानकारीको लागि काउण्टरमा रहेको सोधपुछ कक्ष, कार्यालयका सूचना अधिकारीको फोन नं ९८५७०५४१४४ वा कार्यालयको फोन नम्बर ०७६-५६०९४३ इमेल:- tso-taulihawa@gmail.com र आन्तरिक राजस्व विभागको टोल फ्रि नम्बर १६६००९४०००० मा सम्पर्क गर्न सकिने ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकार:

नायब सुब्बाबाट पेश भई कर अधिकृतबाट निर्णय गराई कार्यसम्पादन हुने गरेको छ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:

कार्यालयबाट हुने निर्णयको सम्बन्धमा यस कार्यालयका कार्यालय प्रमुख, आन्तरिक राजस्व कार्यालय, कृष्णनगरका प्रमुख कर अधिकृत तथा आन्तरिक राजस्व विभागका महानिर्देशक ।

९. सम्पादन गरेको कामको विवरण:

आन्तरिक राजस्व विभागबाट स्विकृत वार्षिक कार्ययोजना अनुसार कार्यसम्पादन हुने गरेको छ । २०८० साल कार्तिक १ गतेदेखि पौष मसान्तसम्म सम्पादन गरेको काम निम्नानुसार रहेको छ ।

सि.नं.	परिसूचकहरू	संख्या
१.	व्यक्तिगत स्थायी लेखा नं.दर्ता	६०५
२.	व्यवसायिक स्थायी लेखा नं.दर्ता	२१७
३.	मूल्य अभिवृद्धि करमा दर्ता	३२
४.	अन्तःशुल्क इजाजतपत्र जारी	२१
५.	विथोल्डर स्थायी लेखा नं. दर्ता	१०
६.	बजार अनुगमन संख्या	१४
७	करदाता शिक्षा संख्या	३

१०. सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद:

सूचना अधिकारी: नारायण प्रसाद बन्जाडे (कम्प्यूटर अपरेटर)

कार्यालय प्रमुख: सुरेश बराली (कर अधिकृत)



कार्यालय प्रमुख

१०८


मानव संसाधन विकास
मंत्रालय
नेपाल सरकार
नेपाल सेवा कार्यालय
प्रमुख

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:

- आयकर ऐन (संशोधनसहित), २०५८
- आयकर नियमावली (संशोधनसहित), २०५९
- मूल्य अभिवृद्धि कर ऐन (संशोधन सहित), २०५२
- मूल्य अभिवृद्धि कर नियमावली (संशोधन सहित), २०५३
- अन्तःशुल्कऐन (संशोधन सहित), २०५८
- अन्तःशुल्क नियमावली (संशोधन सहित), २०५९
- मदिरा ऐन (संशोधन सहित), २०३१
- मदिरा नियमावली (संशोधन सहित), २०३३
- आयकर निर्देशिका (संशोधन सहित), २०६६
- मूल्य अभिवृद्धि कर (संशोधन सहित), २०६९
- अन्तःशुल्क निर्देशिका (संशोधन सहित), २०६८
- विद्युतिय विजक सम्बन्धि कार्यविधि (संशोधन सहित), २०७४
- पूँजिगत लाभकर सम्बन्धि निर्देशिका (संशोधन सहित), २०७२

१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण:

यस अवधिको खर्च रु.हजारमा			
महिना	चालु खर्च	पूँजिगत खर्च	जम्मा खर्च
कार्तिक	२८२६१५.२४	०.००	२८२६१५.२४
मंसिर	८३१२६१.२४	०.००	८३१२६१.२४
पौष	४३९८०९.०४	०.००	४३९८०९.०४
जम्मा	१५५३६८५.५२	०.००	१५५३६८५.५२

१३. तोकिए बमोजिम अन्य विवरण: नभएको ।

१४. अधिल्लो आर्थिक वर्षमा कार्यालयले सञ्चालन गरेको कार्यक्रम वा आयोजनाको विवरण:

- राष्ट्रिय कर दिवस कार्यक्रम आयोजना गरिएको ।
- कर शिक्षा तथा अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरिएको ।

१५. कार्यालयको बेभसाईट:

tso-taulihawa@ird.gov.np



१६. कार्यालयले प्राप्त गरेको बैदेशिक सहायता, त्रण, अनुदान एवं प्राविधिक सहयोग र समझौता: नभएको ।

१७. कार्यालयले सञ्चलन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदनः

यस अवधिमा आन्तरिक राजस्व विभागले दिएको राजस्व संकलनको लक्ष्य तथा कार्यालयले संकलन गरेको राजस्वको प्रगति विवरण यसप्रकार रहेको छ ।

कार्तिक महिनाको:-

रु. हजारमा

Group	Monthly Target	Monthly Collection	Percent	Total Target	Total Collection	Percent
(A) Income Tax	10806	11691	108.19	48664	67110	137.91
(B) House Rent Tax	940	183	19.41	3887	1079	27.76
(C) Interest	1980	806	40.71	5858	7015	119.76
(D)VAT (Internal)	14364	5612	39.07	63360	43588	68.79
(E) Excise (Internal)	9782	9594	98.07	40661	36111	88.81
(F) Health Service	528	334	63.28	2244	1698	75.64
Total	38401	28219	73.49	164673	156599	95.10

मंसिर महिनाको:-

रु. हजारमा

Group	Monthly Target	Monthly Collection	Percent	Total Target	Total Collection	Percent
(A) Income Tax	12053	16258	134.89	60717	83367	137.31
(B) House Rent Tax	918	380	41.34	4805	1459	30.36
(C) Interest	853	1138	133.40	6711	8153	121.49
(D)VAT (Internal)	15453	11276	72.97	78812	54864	69.61
(E) Excise (Internal)	10276	12082	117.57	50937	48192	94.61
(F) Health Service	534	492	92.01	2779	2189	78.79
Total	40087	41625	103.84	204760	198225	96.81

पौष महिनाको:-

रु. हजारमा

Group	Monthly Target	Monthly Collection	Percent	Total Target	Total Collection	Percent
(A) Income Tax	76012	34276	45.09	136729	117644	86.04
(B) House Rent Tax	1907	818	42.93	6712	2277	33.93
(C) Interest	2533	2897	114.38	9244	11050	119.54
(D)VAT (Internal)	20928	21143	101.03	99740	76007	76.20
(E) Excise (Internal)	14003	7929	56.63	64939	56122	86.42
(F) Health Service	571	295	51.65	3349	2484	74.17
Total	115953	67359	58.09	320714	265584	82.81



१८. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि: नभएको ।

१९. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण:

यस अवधिमा लिखित रूपमा सूचना माग नभएको तर करदाता तथा विभिन्न निकायबाट फोन मार्फत तथा मौखिक रूपमा माग भएका सूचना प्रदान गरिएको ।

२०. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सोको विवरण:

आन्तरिक राजस्व विभागबाट जारी भएका सूचनाहरु सामाजिक सञ्चाल मार्फत प्रकाशन गर्ने गरिएको साथै समय-समयमा एफ.एम.मार्फत सूचना सम्प्रेषण गर्ने गरिएको ।

२००७/१०८
तयार गर्ने प्रमाणित गर्ने
नारायण प्रसाद बन्जाडे
(सूचना अधिकारी)

२००७/१०८
प्रमाणित गर्ने
२००७ सुरेश बराली
(कार्यालय प्रमुख)

कार्यालय प्रमुख